

नेपाल सरकार, पशु सेवा विभागबाट स्वीकृत

मिति : २०७१।०६।२६

## अण्डा ढुवानी तथा भण्डारण मापदण्ड, २०७१

### प्रस्तावना:

अण्डाको गुणस्तर, ह्याचिङ्ग क्षमता तथा जैविक सुरक्षामा प्रतिकूल असर पर्न नदिई स्वस्थ उत्पादनको उपलब्धता सुनिश्चित गरी खाद्य सुरक्षण, जनस्वास्थ्य संरक्षण तथा पोषण सुरक्षा गर्न अण्डाको व्यवस्थित ढुवानीको लागि पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम १७ ले दिएको अधिकार प्रयोग गरी पशु सेवा विभागले देहायको मापदण्ड तयार गरेको छ।

### परिच्छेद - १

#### प्रारम्भिक

#### १ संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस मापदण्डको नाम “अण्डा ढुवानी तथा भण्डारण मापदण्ड, २०७१” रहेको छ।
- (२) यो मापदण्ड तुरुन्त प्रारम्भ हुनेछ।

#### २ परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस मापदण्डमा:-

- (क) “पन्छी” भन्नाले कुखुरा, हांस, वट्टाई, लौकाट, टर्की, अष्ट्रिच लगायतका अन्य घरपालुवा चरा समेत सम्भन्नु पर्दछ।
- (ख) “अण्डा” भन्नाले खाने, ह्याचिङ्ग, एस पि एफ (Specific Pathogen Free) र जैविकी प्रयोजनको लागी पन्छीबाट उत्पादत हुने अण्डा सम्भन्नु पर्दछ।

- (ग) “एस पि एफ अण्डा” भन्नाले अनुसूची - १ अनुसार रोग मुक्त प्रमाणित गरिएको अण्डा सम्भन्नु पर्दछ ।
- (घ) “ट्याचीङ्ग अण्डा” भन्नाले निषेचित/भ्रुण सहितको चल्ला कोरल्ले प्रयोजनको लागि प्रयोग गरिने अण्डा सम्भन्नु पर्दछ ।
- (ङ) “पन्छीजन्य पदार्थ” भन्नाले मानव उपभोगको लागि वा पन्छी दाना वा औषधि वा शल्यकृत्यामा प्रयोग गरिने वा कृषि र औद्योगिक प्रयोजनमा ल्याईने पन्छीबाट उत्पादित पदार्थ सम्भन्नु पर्दछ, एवं सो शब्दले पन्छीको वीर्य, डिम्ब, भ्रुण, समेतलाई जनाउँछ ।
- (च) “ढुवानी साधन” भन्नाले अण्डा ढुवानी गर्ने मानिस, साईकल, मोटर साईकल, गाडी (ट्याक्सी, कार, भ्यान, बस, ट्रक, पिकअप), हवाईजहाज, पानी जहाज, रेल आदी सम्भन्नु पर्दछ ।
- (छ) “अण्डा ढुवानी” भन्नाले अण्डालाई संकलन, प्याकेजिङ्ग गरी ढुवानी साधनमा राखेर ढुवानी गर्ने प्रकृत्या सम्भन्नु पर्दछ ।
- (ज) “अण्डा व्यवशायी” भन्नाले व्यवशायीक रुपमा अण्डा उत्पादन गर्ने वा खरीद गरी ढुवानी गर्ने गराउने व्यक्ति वा अण्डाको स्वामित्ववालाले जिम्मा दिएको व्यक्ति/संघ/संस्था सम्भन्नु पर्दछ ।
- (झ) “विभाग” भन्नाले पशु सेवा विभाग सम्भन्नु पर्दछ ।
- (ञ) “निरीक्षक” भन्नाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ बमोजिम तोकिएको भेटेरिनरी निरीक्षक, कार्यालय प्रमुख वा क्वारेन्टाइन अधिकृत सम्भन्नु पर्दछ ।
- (ट) “अनुगमनकर्ता” भन्नाले विभाग वा जिल्ला पशु सेवा कार्यालयले तोकेको प्राविधिक कर्मचारी सम्भन्नु पर्दछ ।

- (ठ) “नियमावली” भन्नाले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ सम्भन्नु पर्दछ ।
- (ड) “क्रेट” भन्नाले सुरक्षित तरिकाले अण्डा ढुवानी तथा भण्डारण गर्नको लागि प्रयोग गरिने कागज, पोलिस्टिरिन, थर्मोकोल वा प्लास्टिकबाट निर्मित ट्रे सम्भन्नु पर्दछ ।
- (ढ) “ग्रेडिङ्ग” भन्नाले स्वच्छता, निश्चित तौल तथा आकारका आधारमा अण्डा लाई अनुसुची- २ बमोजिम गरिएको वर्गीकरण सम्भन्नु पर्दछ ।
- (ण) “संक्रमण” भन्नाले हानिकारक सूक्ष्म जीवहरूको वृद्धि वा लसपसका कारण अण्डा, पन्छी, खोर तथा मानिसहरूमा सर्ने रोग वा संक्रमणलाई जनाउदछ ।
- (त) “जैविक पदार्थ (वायोलोजिकल्स)” भन्नाले पशु विकास वा पशु स्वास्थ्यको लागि प्रयोग गरिने जीवाणु वा विषाणुयुक्त औषधी, खोप वा जैविक रसायन सम्भन्नु पर्दछ ।
- (थ) “जैविक सुरक्षा” भन्नाले सुक्ष्मजीवहरूको मानव, फार्म, अण्डा तथा वातावरण आदिमा संक्रमण फैलिन नदिन अपनाइएका उपायहरू सम्भन्नु पर्दछ ।
- (द) “विषादी” भन्नाले विभिन्न प्रयोजनको लागि प्रयोग हुने किटनाशक र वाह्य परजीवि नाशक भेटेरिनरी औषधि तथा रसायनलाई जनाउंदछ ।

## परिच्छेद – २

### अण्डा ढुवानी तथा भण्डारण सम्बन्धी व्यवस्था:

#### ३. अण्डा ढुवानी, प्याकिङ्ग तथा भण्डारण गर्दा अपनाउनु पर्ने प्रावधान:

- (१) ढुवानीकर्ता तथा कामदारलाई अण्डा ढुवानी, प्याकिङ्ग तथा भण्डारण गर्दा अपनाउनु पर्ने सावधानी सम्बन्धि जानकारी भएको हुनु पर्नेछ । अण्डालाई प्याकिङ्ग तथा भण्डारण गर्ने र सवारी साधनमा उकाल्न तथा ओराल्न सुविधाजनक व्यवस्था भएको हुनु पर्नेछ ।
- (२) अण्डा संकलन, ग्रेडिङ्ग, प्याकिङ्ग, भण्डारण तथा ढुवानी गर्ने अवस्थामा संक्रमण न्यून गर्न छुट्टै कपडा तथा जुत्ताको प्रयोग गरी जैविक सुरक्षा अपनाउनु पर्नेछ ।
- (३) निसंक्रमण गरिएको साधनमा मात्र अण्डा ढुवानी गर्नु पर्नेछ र ढुवानीको लागी प्रयोग गरिएको साधन प्रयोग पश्चात सफा र निसंक्रमण गर्नु पर्नेछ ।
- (४) अण्डालाई ढुवानी गर्ने साधनमा राखेर स्थलमार्ग, जलमार्ग वा हवाईमार्गबाट ढुवानी गर्नु पर्नेछ ।
- (५) चर्केको, फर्टाईल तथा फोहर टाँसिएको अण्डालाई स्वस्थ अण्डासँग मिसाई ढुवानी गर्न पाइने छैन ।
- (६) सुली, दाना, तथा फोहर टाँसिएको अण्डा पूर्ण रुपमा सफा गरे पश्चात मात्र ढुवानी गर्नु पर्नेछ ।
- (७) चर्केको अण्डालाई ढुवानी गर्नु पर्दा जति सक्दो चाँडो प्रशोधन वा प्याकेजिङ्ग गर्न फार्म देखी प्रशोधन स्थल सम्म ढुवानी गर्नु पर्नेछ ।

(द) अण्डामा जीवाणु, विषाणु तथा दुसी (माइक्रोअर्गानिज्म ग्रोथ) उत्पन्न हुन नदिन संकलन, ग्रेडिङ्ग, प्याकिङ्ग, भण्डारण र ढुवानी गर्दा आवश्यकता तथा अण्डाको प्रयोग अनुसार अण्डा राखेको स्थानमा तापक्रम बढिमा १८° सेल्सियस, सापेक्षिक आद्रता ७०-८५% र अण्डा उत्पादन भएको ७ दिन भित्रको हुनु पर्नेछ ।

#### ४. अण्डा संकलन गर्ने उपकरण :

- (१) अण्डा संकलन, ग्रेडिङ्ग गर्ने उपकरणहरु विषादीमुक्त हुनु पर्नेछ ।
- (२) अण्डा संकलन, ग्रेडिङ्ग गर्ने उपकरणहरुको नियमित मर्मत संभार गरी सुचारु हालतमा राख्नु पर्नेछ ।
- (३) अण्डा संकलन, ग्रेडिङ्ग गर्ने उपकरणहरु सधैं सफा र निसंक्रमण गरेको हुनु पर्नेछ ।
- (४) पुनः प्रयोग गर्न नमिल्ने प्रकारका उपकरण तथा ट्रेहरु पुनः प्रयोगमा ल्याउन पाईने छैन ।
- (५) पुनः प्रयोग गर्न मिल्ने अण्डाको ट्रे प्रयोग गर्दा प्रत्येक पटक प्रयोग गरे पश्चात सफा गरि निसंक्रमण गरेर मात्र गर्नु पर्नेछ ।

#### ५. प्याकिङ्ग तथा भण्डारण:

- (१) अण्डा प्याकिङ्ग तथा भण्डारण गर्दा अण्डामा क्षति नपुग्ने गरि गर्नु पर्नेछ ।
- (२) प्याकिङ्ग तथा भण्डारण गर्दा मानव स्वास्थ्यको लागि जोखिम हुने खालका औजार तथा उपकरणहरु (पिन, किला, कांटा, धारिलो उपकरण) प्रयोग गर्न पाईने छैन ।
- (३) एक पटकमात्र प्रयोग गरिने वा पुनः प्रयोग गर्न नमिल्ने प्याकिङ्गका सामानहरु पुनः प्रयोगमा ल्याउन पाईने छैन ।

- (४) अण्डा प्याकिङ्ग गरेको प्याकेट बाहिर अनुसूची- ३ को चेकलिष्टमा भए बमोजिमको विवरण उल्लेख हुनु पर्नेछ ।
- (५) स्थायी रूपमा प्रयोगमा आउने औजार तथा उपकरणहरु खिया नलाने, सजिलै सफा तथा निसंक्रमण गर्न सकिने खालको हुनु पर्नेछ ।
- (६) अण्डा भण्डारण गर्दा तोकिए बमोजिमको तापक्रम कायम गर्नु पर्नेछ साथै सफा गर्नको लागि अण्डामा पानी प्रयोग गर्न वा भिजाउन पाईने छैन ।

## ६. ढुवानी प्रकृया तथा साधन:

- (१) अण्डा ढुवानी गर्दा अण्डामा क्षती नपुग्ने तथा संक्रमण नहुने तरिका अपनाउनुपर्नेछ ।
- (२) अण्डा ढुवानी गर्दा संक्रमण हुन र फैलिन नदिन मानिस तथा ढुवानी साधनको नियन्त्रित आवत जावतको व्यवस्था हुनु पर्नेछ ।
- (३) विभिन्न फार्म तथा स्थानहरुबाट अण्डा संकलन तथा ढुवानी गर्दा ढुवानीका साधन तथा औजारहरु नियमित रूपमा निसंक्रमण गर्नु पर्नेछ ।
- (४) अण्डाको स्वच्छता कायम गर्न अण्डा ढुवानी गर्ने सवारी साधनको अण्डा राख्ने स्थानमा धुलो पस्न नमिल्ने व्यवस्था भएको हुनु पर्नेछ ।
- (५) अण्डा ढुवानी गर्दा व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी संचालन निर्देशिका, २०७१ को अनुसूची- १० र अनुसूची- ११ बमोजिमका प्रावधान पालना गरिएको हुनु पर्नेछ ।

- (६) हवाई मार्गबाट अण्डा ढुवानी गर्दा अन्तर्राष्ट्रिय हवाई ढुवानी संस्था (IATA) ले निर्धारण गरेको मापदण्ड अनुरूप हुनु पर्नेछ । अण्डा पैठारी गर्दा अनिवार्य रूपमा आधिकारिक निकायबाट जारी गरिएको स्वच्छताको प्रमाणपत्र (Sanitary Certificate) साथमा हुनु पर्नेछ ।
- (७) बढी तापक्रम भएको अवस्थामा अण्डा ढुवानी गर्दा तापक्रम कम हुने समयमा मात्र गर्नु पर्नेछ ।
- (८) अण्डा ढुवानी गर्दा नहल्लिने गरी गर्नु पर्नेछ । साइकल, मोटरसाइकल वा रिक्साबाट ढुवानी गर्दा अण्डाको ट्रे वा क्रेट राख्ने व्यवस्था गर्नु पर्नेछ ।
- (९) अण्डा ढुवानी गर्दा पशुपन्छी, पशुपन्छीजन्य पदार्थ वा पशुपन्छीजन्य उत्पादन सामग्री एकै साधनमा ढुवानी गर्न पाइनेछैन ।
- (१०) साइकल, मोटरसाइकल वा रिक्साबाट अण्डा ढुवानी गर्दा स्थानीयस्तरमा बढीमा १० कि. मि. को दुरी भित्र अण्डाको गुणस्तरमा परिवर्तन नहुने गरी सुरक्षित साथ गर्नु पर्नेछ ।

## परिच्छेद - ३

### ७. अनुगमन/निरीक्षण

- (१) निरीक्षण वा अनुगमनको शिलशिलामा खटिएको निरीक्षक वा अनुगमनकर्तालाई सम्बन्धित ढुवानीकर्ताले निरीक्षण वा अनुगमन कार्यमा सहयोग गर्नु पर्नेछ । अनुगमन निरीक्षणको कार्यमा बाधा व्यवधान खडा गरेमा प्रचलित ऐन नियम बमोजिम कारवाही हुनेछ ।
- (२) अण्डा ढुवानी गर्दा दर्तावाल पशु चिकित्सकले जारी गरेको अनुसूची -४ बमोजिमको प्रमाणपत्र अनिवार्य रूपमा साथमा भएको हुनु पर्नेछ ।
- (३) अण्डा ढुवानी मार्गमा रहेका पशु क्वारेन्टाईन चेकपोष्ट, जिल्ला पशु सेवा कार्यालय वा पशु सेवा केन्द्रले अण्डा ढुवानी गर्ने सवारी साधनमा अनुसूची -५ बमोजिम रुजु गर्नु पर्नेछ ।
- (४) सुपरिवेक्षण तथा अनुगमन गर्दा मापदण्डमा उल्लेखित प्रावधानहरूको पालना भए नभएको हेर्नु पर्नेछ ।



## अनुसूची-१

(दफा २ को (ग) संग सम्बन्धित )

एस. पि. एफ. अण्डा निम्न सूक्ष्मजीव मुक्त हुनु पर्नेछ ।

<b>Pathogen</b>
Avian adenovirus
Avian encephalomyelitis virus
Avian infectious bronchitis virus
Avian infectious laryngotracheitis virus
Avian leukosis virus
Avian nephritis virus
Avian paramyxovirus type
Avian reoviruses
Avian reticulo-endotheliosis virus
Chick anaemia virus
Fowl pox virus
Haemagglutinating avian adeno virus (Egg Drop Syndrome-76 virus)
Infectious bursal disease virus
Influenza virus type A
Marek's disease virus
Newcastle disease virus
Turkey viral rhinotracheitis virus (avian pneumo virus)
Turkey herpes virus
Mycoplasma spp
Salmonella pullorum
Ornithobacterium rhinotracheale
Salmonella gallinarum (Fowl typhoid)
Salmonella spp
Haemophilus paragallinarum
Avian Tuberculosis

## अनुसूची-२

(दफा २ को (ढ) संग सम्बन्धित )

### अण्डाको ग्रेडिङ्ग

गुण	क	ख	ग
गुणस्तर	राम्रो गुणस्तर	मध्यम गुणस्तर	कम गुणस्तर
बोक्रा	सफा	सफा भएता पनि थोरै मात्रामा माटो वा फोहर टाँसिएको	सफा नभएको तथा फोहर तथा रगत टाँसिएको
	नचर्केको	नचर्केको	चर्केको
	चिप्लो सतह	खस्रो सतह हुन सक्ने	खस्रो सतह
	साह्रो	साह्रो	नरम हुन सक्ने
आकार	साधारण आकार (एक छेउ अर्को छेउ भन्दा ठूलो)	साधारण आकार ( एक छेउ अर्को छेउ भन्दा ठूलो)	आकार अलि असाधारण
तौल	५५-६५ ग्राम	४२-५५ ग्राम सम्म वा ६५ ग्राम भन्दा बढी	४२ ग्राम भन्दा कम
अण्डाको पहेँलो	एउटा मात्र हुने	एउटा मात्र हुने	पहेँलो नहुने वा सानो हुने वा दुई वटा हुने

(एस. पि. एफ. अण्डाको हकमा यो प्रावधान लागुहुने छैन)

## अनुसूची -३

(दफा ५ को उपदफा (४) संग सम्बन्धित )

अण्डाको प्याकिङ्गमा उल्लेख गर्नु पर्ने विवरण

चेकलिष्ट

१. अण्डा उत्पादन गर्ने फार्मको नाम तथा ठेगाना:
- २ अण्डाको किसिम : .....
३. अण्डा पारेको मिति: देखि..... सम्म.....
- ४ संख्या/परिमाण ..... पोका/क्रेट .....
- ५.अण्डा प्याक गरेको मिति, स्थान र समय : ..... .....

# अनुसूची -४

(दफा ७ को उपदफा (२) संग सम्बन्धित )

## अण्डाको आन्तरिक ओसार प्रसार तथा विक्री वितरणको लागी जारी हुने भेटेरिनरी प्रमाणपत्र

प्र.पत्र नम्बर: .....

मिति:.....

(देशभित्र सम्बन्धित ह्याचरी र फार्म/उद्योगका अण्डा विक्री वितरण गर्ने  
उद्देश्यको लागी जारी गरिएको प्रमाणपत्र )

(क) उत्पत्ती/उद्गमस्थलको प्रमाणपत्र ( ह्याचरी र फार्म/उद्योगद्वारा  
घोषणा गरिने )

म ..... उत्पादक/वितरक यो विश्वास दिलाउँछु कि,  
क.३ मा उल्लेखित पशु पशुजन्य पदार्थहरु मेरो ह्याचरी र फार्म/उद्योगमा  
उत्पादित वस्तु हुन् जुन नियमित रूपमा निरिक्षण गरिन्छन् । अण्डा देश भित्र  
ओसार/प्रसारका शर्तहरु मलाई ज्ञात छ र यो घोषणा गर्दछु कि मैले जाने  
बुझे सम्म यस फाराममा भरिएका सबै विवरणहरु सत्य/तथ्य छन् ।

छाप

ह्याचरी/फार्म/उद्योगको नाम र ठेगाना : .....

टेलिफोन /फ्याक्स : .....

मोबाईल नं.: .....

मिति (वर्ष /महिना/दिन ) : ..... दस्तखत : .....

## क-१

पाउनेको नाम ठेगाना : .....

टेलिफोन / फ्याक्स : ..... मोबाईल नं.: .....

## क-२

पठाउनेको नाम ठेगाना : .....

टेलिफोन / फ्याक्स : ..... मोबाईल नं.: .....

## क-३

(१) अण्डाको विवरण : अण्डाको किसिम : .....

संख्या / परिमाण ..... पोका / बाकस संख्या .....,

अण्डा पारेको मिति: ..... अण्डा पार्ने कुखुराको उमेर, संख्या र

स्वास्थ्य : .... / .... / .....

(२) बिल नं.: .....

(३) गन्तव्य स्थल : .....

(मार्फत) .....

(३) सवारी साधनको प्रकृति र पहिचान ... .. गाडी नं. : .....

## (ख) भेटेरिनरी प्रमाणपत्र :

(ओसार / प्रसार गर्नु पूर्व बढीमा २४ घण्टा अगावै दिईने भेटेरिनरी प्रमाणिकरण)

म ....., दर्तावाल पशु चिकित्सक यो स्पष्ट गर्दछु कि माथी उल्लेखित विवरणहरु मेरो सामुन्नेमा भरीएको ठीक साँचो हुन् र यो प्रमाणीत गर्दछु कि, माथी क-३ मा उल्लेखित अण्डा पठाउनु पूर्व मैले निरीक्षण गरेको हुँ र हस्ताक्षर गरेको मितिमा यसमा कुनै पनि सर्ने खालका

संक्रमित रोगहरु नभएको पुष्टि गर्दछु । यसर्थ, यी अण्डा ओसार/पसार तथा विक्री वितरणका लागि योग्य छन् ।

पशु चिकित्सक नाम र ठेगाना: ... .. .

ने. प.चि.प. दर्ता नं: ..... .. .

दस्तखत: ..... .. .

मिति (वर्ष /महिना/दिन ): ... .. .

(यो प्रमाण पत्र प्रमाणीकरण गरेको मितिले ७२ घण्टाको लागी मात्र मान्य हुनेछ । फोटोकपी मान्य हुने छैन । निरिक्षण गर्ने क्वारेन्टाईन र पशु चिकित्सकले कागजातको पछाडी दरपिठ गरी ढिलासुस्ति नगरी वस्तु लैजान दिनु पर्नेछ ।)

## अनुसूची- ५

(दफा ७ को उपदफा (३) संग सम्बन्धित )

### अण्डा ढुवानी अनुगमन फारम

१. सवारी साधनको प्रकार तथा नम्बर :.....
२. सवारी साधनमा अण्डा राख्न सकिने क्षेत्रफल (व.फि.) .....
३. अण्डा पठाउनेको नाम, ठेगाना, टेलिफोन नं. : .....
४. अण्डा प्राप्त गर्नेको नाम, ठेगाना र टेलिफोन नं. : .....
५. अण्डा उत्पादन गर्ने फार्म तथा स्थान:  
अण्डाको किसिम : ..... संख्या / परिमाण .....
- पोका / बाकस संख्या.....
६. अण्डा पारेको मिति: देखि..... सम्म.....
७. अण्डा पार्ने कुखुराको उमेर, संख्या र स्वास्थ्य : ..... /... /.....
८. अण्डा लोड गरेको मिति, स्थान र समय : .....
९. अण्डा गन्तव्यमा पुग्नु पर्ने अनुमानित मिति तथा समय : .....
१०. स्वास्थ्य प्रमाणपत्र जारी गर्ने पशु चिकित्सकको विवरण : ... ..  
नाम : ..... ठेगाना .....  
पशु चिकित्सा परिषदमा दर्ता नं.: .....  
टेलिफोन नं. / मोबाईल नं.: .....  
अनुगमन कर्ताको प्रतिक्रिया: .....  
नाम : ..... दर्जा: .....  
कार्यालयको छाप : .....

नोट: राजमार्गमा रहेका पशु क्वारेन्टाईन चेकपोष्ट, जिल्ला पशु सेवा कार्यालय वा पशु सेवा केन्द्रले अण्डा ढुवानी गर्ने सवारी साधनमा उपरोक्त फारममा लेखिएको विवरण अनुसार भए नभएको रुजु गरी सोही फारममा जनाई छाप लगाई जान दिनु पर्नेछ ।

# व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी संचालन

निर्देशिका, २०७१,

अनुसूची-१० र अनुसूची-११

(दफा ६ को उपदफा (५) संग सम्बन्धित )

**अनुसूची-१०**

**अनुमतीपत्रको ढाँचा ।**

नेपाल सरकार

कृषि विकास मन्त्रालय

पशु सेवा विभाग

मिति: .....

अनुमति पत्र नं.....

**विषय: अनुमती-पत्र ।**

श्री .....

..... ।

तपाईंको मिति ..... को निवेदनमा पशु सेवा विभागको आयात निर्यात सिफारिश तथा प्राविधिक समितिको मिति ..... गतेको निर्णय अनुसार पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १९ अनुसार तपाईंको फार्म/संस्था बाट उत्पादीत कुखुरा/चल्ला/ह्याचिङ्ग अण्डा/ खाने अण्डा निम्न बमोजिमको सेवा शर्त पालना गर्ने गरी बिक्री वितरण गर्नको लागी यो अनुमती-पत्र प्रदान गरीएको छ ।



**बिक्री वितरण गरिने बस्तुको नाम:**

**प्रति हप्ता बिक्री वितरण हुने परिमाण:**

**अनुमति-पत्र प्रयोग गर्न सकिने अन्तिम मिति:**

**सेवा शर्तहरू:**

१. आफ्ना उत्पादनहरू बिक्री वितरण गर्दा पशु सेवा विभागबाट दिइएको यो अनुमतीपत्र र नेपाल पशु चिकित्सा परिषदमा दर्ता भएका पशु चिकित्सकले प्रदान गरेको स्वास्थ्य प्रमाण पत्र अनिवार्य रूपमा साथमा हुनु पर्नेछ ।
२. संक्रमित क्षेत्र घोषणा भएको खण्डमा आफ्ना तोकिएका उत्पादनहरू संक्रमित क्षेत्र भित्र बिक्री वितरण गर्न पाइने छैन ।
३. आफ्ना उत्पादनहरू तोकिएका नाकाबाट मात्र ढुवानी गर्नु पर्नेछ ।
४. बिक्री वितरण गरिने बस्तुको नाम र प्रति हप्ता बिक्री वितरण हुने परिमाण अनुमती पत्रमा उल्लेख भएअनुरूप हुनु पर्नेछ ।
५. अनुमति पत्र विभागले तोकेको अन्तिम मिति भित्र प्रयोग गरी सक्नु पर्नेछ ।

**अधिकृतको दस्तखत**

# अनुसूची-११

(निर्देशिकाको दफा ४ को उपदफा (४) खण्ड (ग) संग सम्बन्धित)

अनुमतीपत्रको ढाँचा ।

नेपाल सरकार

कृषि विकास मन्त्रालय

पशु सेवा विभाग

जिल्ला पशु सेवा कार्यालय.....

मिति: .....

अनुमतीपत्र नं :.....

विषय: अनुमती-पत्र ।

श्री ..... ..

..... .. ।

तपाईंको मिति ..... .. को निवेदन सम्बन्धमा जि.प.से.का.को मिति ..... गतेको निर्णय अनुसार कारवाही हुँदा पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १९ अनुसार तपाईंको फार्म/संस्था वाट उत्पादित उत्पादन निम्न बमोजिमको सेवा शर्त पालना गर्ने गरी बिक्री वितरण गर्नको लागि यो अनुमती-पत्र प्रदान गरीएको छ ।

१. बिक्री वितरण गरिने बस्तुको नाम:
२. प्रति हप्ता बिक्री वितरण हुने परिमाण:
३. अनुमति-पत्र प्रयोग गर्न सकिने अन्तिम मिति:

## सेवा शर्तहरू:

१. आफ्ना उत्पादनहरू बिक्रि वितरण गर्दा यो अनुमतीपत्र र नेपाल पशु चिकित्सा परिषदमा दर्ता भएका पशु चिकित्सकले दिइएको स्वास्थ्य प्रमाण-पत्र अनिवार्य रूपमा साथमा हुनु पर्नेछ ।
२. संक्रमित क्षेत्र घोषणा भएको खण्डमा आफ्ना तोकिएका उत्पादनहरू संक्रमित क्षेत्र भित्र बिक्रि वितरण गर्न पाइने छैन ।
३. आफ्ना उत्पादनहरू तोकिएका नाका बाट मात्र ढुवानी गर्नु पर्नेछ ।
४. बिक्री वितरण गरिने बस्तको नाम र प्रति हप्ता बिक्री वितरण हुने परिमाण अनुमती-पत्रमा उल्लेख भए अनुरूप हुनु पर्नेछ ।
५. अनुमति-पत्र जि.प.से.का.ले तोकेको अन्तिम मिति भित्र प्रयोग गरी सक्नु पर्नेछ ।

**अधिकृतको दस्तखत**